

### भाग-३

तपाईंलाई उपयुक्त ढगले चिनाउने वाक्यमा ठिक(v) चिन्ह लगाउनुहोस्:

|  |               |                     |             |
|--|---------------|---------------------|-------------|
| १.दुखाई वा पीडाको सीकायत                 | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २.प्राय एकलै बस्ने                       | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ३.छिट्टै थाक्ने,तागत नहुने               | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ४.चन्चल,अस्थिर                           | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ५.गुरुहरुसंग समस्या                      | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ६.विधालय जान मन नलाग्ने                  | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ७.अन्य केहि चीजले चलेकोझैं भान हुने      | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ८.ट्वाल्ल परिरहने                        | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ९.सजिलै अल्लमलीने                        | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १०.नौलो परिस्थितिवाट डराउने              | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ११.दुखी,बेखुसि हुने                      | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १२.झर्को मान्ने र रिसाउने                | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १३.निराशा महसुश हुने                     | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १४.एकक्रगतामा समस्या                     | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १५.साथीहरुसंगको रुचीमा कमि               | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १६.अरु केटा-केटिहरुसंग झगडा गर्ने        | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १७.विधालय नजाने                          | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १८.पढाईको स्तर घट्ने                     | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| १९ आफुप्रति हिन भावना हुने               | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २०.डाक्टरका जाने तर समस्या पत्ता नलाग्ने | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |

हुन्छ

|  |               |                     |             |
|--|---------------|---------------------|-------------|
| २१.निन्द्रा नलाग्ने समस्या                       | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २२.अधिक चिन्ता लिने                              | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २३.परिवारसंग धेरै बस्न रुचाउने                   | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २४.आफुलाई खराब(नराम्रो)ठान्ने                    | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २५.अनाबश्यक जोखिम मोल्न                          | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २६.बारम्बार दुखित हुने                           | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २७.मनोरञ्जनमा कमि भएको महसुश गर्ने               | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २८.आफनु उमेरको भन्दा कम उमेरको झैं व्यवहार गर्ने | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| २९.नियम पालना नगर्ने                             | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ३०.दया माया नदर्शाउने                            | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ३१.अरुको भावना नबुझ्ने                           | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ३२.अरुलाई जिस्काउने                              | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ३३.आफनु समस्याको लागि अरुलाई दोष देखाउने         | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ३४.अरुको सामान लिने                              | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |
| ३५.बाड्न नरुचाउने                                | क)कहिले हुदैन | ख)कहिले-काहिं हुन्छ | ग)सधै हुन्छ |